



NRB Unified Directives for Class A, B and C Licensed Institutions

Directive 17

Language mode: Ne

C.M. & Associates, Chartered Accountants | Kathmandu, Nepal

SOURCE-GAP REFERENCE - NOT A COMPLETE DIRECTIVE

Circular No. 12 (A/B/C), FY 2082/83 dated 17 Mar 2026: Prescribed-sector rewrite recorded; exact circular wording not reproduced.

Missing material has not been invented, reconstructed, translated or fetched.

Generated: 2026-09-03

This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice. Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation. In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail. C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank.

Contents

Directive 17: Provisions on Credit to the Deprived Class and Prescribed Sectors

C.M. & Associates • Reference Copy • cma.com.np

Directive 17: Provisions on Credit to the Deprived Class and Prescribed Sectors

SOURCE-GAP REFERENCE - NOT A COMPLETE DIRECTIVE

Circular No. 12 (A/B/C), FY 2082/83 dated 17 Mar 2026: Prescribed-sector rewrite recorded; exact circular wording not reproduced.

Missing material has not been invented, reconstructed, translated or fetched.

Classification: PASS WITH EXPLICIT SOURCE GAP

Source document: NRB_Unified_Directives_2082_Bilingual_Compiled_Directives_1-21.docx

Legal Status: Original Nepali source text prevails; English is a controlled facilitative translation.

Nepali authoritative text

वपिन्न वर्ग तथा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सम्बन्धी व्यवस्था

Preamble

Nepali authoritative text

यस बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाले वपिन्न वर्ग तथा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाहरूको सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ ।

Source Page: 142

1 Minimum Ratio of Deprived-Sector Lending

Nepali authoritative text

इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा सापट (बलिस खरदि तथा डसिकाउन्टसमेत) को न्यूनतम ५.० प्रतिशत, वपिन्न वर्गमा कर्जा प्रवाह गर्नु पर्नेछ ।

प्रष्टीकरण: यस निर्देशनको प्रयोजनका लागि “वपिन्न वर्ग” भन्नाले न्यून आय भएका र खासगरी सामाजिकरूपमा पछिडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरू, सीमात्कृत समुदाय तथा साना किसान, कालगिड, मजदुर र भूमिहीन परिवारलाई सम्झनु पर्दछ । वपिन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरू सञ्चालन गर्न यस बैंकद्वारा तोकिएको सीमासम्म प्रवाह हुने लघु कर्जालाई “वपिन्न वर्ग कर्जा” अन्तर्गत गणना गर्नु पर्दछ ।

2 Period for a New or Upgraded Institution to Reach the Deprived-Sector Requirement

Nepali authoritative text

वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था तथा नयाँ खोल्ने वा स्तरोन्नति भई कारोबार सञ्चालन गरेको १ वर्षपछिको त्रैमासिक अवधामा ६ महिना अघिको कुल बाँकी कर्जा सापटको आधारमा वपिन्न वर्गमा अनिवार्यरूपले कर्जा प्रवाह गर्नु पर्नेछ ।

3 Direct Deprived-Sector Credit

Nepali authoritative text

4 Indirect Deprived-Sector Credit

Nepali authoritative text

इजाजतपत्रप्राप्त संस्थाबाट नमिने अनुसार अप्रत्यक्ष रुपमा प्रवाह भएको कर्जालाई वपिन्न वर्गमा प्रवाह भएको कर्जामा गणना गरिन्छ ।

(क) वपिन्न वर्गमा कर्जा प्रवाह गर्ने शर्तमा यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुलाई संस्थागत क्षमता तथा संस्थागत जमानीमा प्रवाह गरिएको आवधिक प्रकृतिको थोक कर्जा । तर यस व्यवस्थाबमोजिम कुनै इजाजतपत्रप्राप्त संस्थाले कुनै एक “घ” वर्गको इजाजतपत्रप्राप्त संस्थामा आफुले प्रवाह गरेको उपरोक्तबमोजिमको कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म मात्र थोक कर्जा प्रवाह गर्न सक्नेछ ।

(ख) साना किसान सहकारी संस्था एवम् लघु वित्त कारोबार गर्ने संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्ने उद्देश्यले स्थापना भएका “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई संस्थागत क्षमता तथा संस्थागत जमानीमा प्रवाह गरिएको आवधिक प्रकृतिको थोक कर्जा ।

(ग) यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाद्वारा जारी ऋणपत्रमा गरेको लगानी रकमलाई वपिन्न वर्ग कर्जामा गणना गर्न सकिनेछ ।

(घ) यस बैंकबाट इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरुले “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्थाबाट कर्जा लई वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रवाह गरेको रु. एक लाख पचासहजारसम्मको कर्जा । उपर्युक्त कर्जा संकलति “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्थाको वपिन्न वर्ग कर्जा लगानीमा मात्र गणना गरिन्छ ।

(ङ) बैंक तथा वित्तीय संस्थाले वपिन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि उपलब्ध गराएको थोक कर्जा प्राप्त गर्ने संस्थाबाट प्रत्येक ६/६ महिनामा कर्जाको प्रयोग वपिन्न वर्गमै भए/नभएको सम्बन्धमा विवरण लानि पर्ने तथा त्यसरी उपलब्ध गराइएको थोक कर्जा दुरुपयोग भएको पाइएमा दुरुपयोग भएको कर्जा बराबरको रकम वपिन्न वर्गमा गणना गरिने छैन ।

(च) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले “घ” वर्गको वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको लगानीलाई समेत अप्रत्यक्ष रुपमा वपिन्न वर्गमा प्रवाह गरिएको कर्जा सरह गणना गरिन्छ ।

5 Limit on Counting Direct and Indirect Credit

Nepali authoritative text

इजाजतपत्रप्राप्त संस्थाबाट वपिन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाले प्राप्त गरेको कर्जा रकम शत प्रतिशत वपिन्न वर्गमा अनिवार्य रुपमा कर्जा प्रवाह गर्नुपर्ने । सो अनुसार लगानी नभएमा उक्त लगानी प्राप्त संस्थाबाट लघुवित्त वित्तीय संस्थालाई प्रवाह हुने त्यस्तो कुल थोक कर्जा वपिन्न वर्ग कर्जामा गणना हुने छैन ।

6 Basis of Calculation

Nepali authoritative text

वपिन्न वर्गमा प्रवाह गरिएको कर्जा गणना गर्दा ६ महिना अघिको कुल बाँकी कर्जा सापट (बलिस खरदि तथा डसिकाउन्ट सहित) को आधारमा प्रत्येक त्रैमासमा अर्थात् असोज, पुस, चैत र असार मसान्तमा गरिने छ ।

7 Counting Low Cost Housing as Deprived-Sector Credit

Nepali authoritative text

बैंक तथा वित्तीय संस्थाबाट वपिन्न वर्गमा गणना हुन योग्य व्यक्तिको लागि मात्र घरजग्गा खरदि तथा घर निर्माण कर्जाको आवश्यकताको आधारमा प्रदान भएको कर्जालाई समेत वपिन्न वर्गको कर्जामा गणना गरिन्छ ।

(क) सुरक्षित धति लई सामूहिक वा व्यक्तिगत आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदान हुने रु. ७ लाखसम्मको कर्जा ।

(ख) सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीतिमा यसरी वपिन्न वर्गलाई घरजग्गा खरदि तथा घर निर्माण कर्जा प्रदान गर्ने सम्बन्धमा स्पष्ट रुपमा उल्लेख गरिएको हुनु पर्नेछ ।

(ग) यस्तो कर्जा प्रदान गर्दा प्रचलित ऐन, कानून तथा यस बैंकको नीति निर्देशनबमोजिमको सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनु पर्ने ।

(घ) वपिन्न वर्ग भन्नाले बुँदा नं. १ मा उल्लिखित परिभाषा अनुसार न्यून आय भएका र खासगरी सामाजिकरुपमा पछिडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमात्कृत समुदाय तथा साना किसान, कालगिड, मजदुर र भूमहीन परिवारलाई सम्झनु पर्दछ ।

8 Youth and Small Entrepreneur Self-Employment Fund

Nepali authoritative text

(१) बैंक तथा वित्तीय संस्थाले वपिन्न वर्गमा प्रवाह गर्नु पर्ने ३ प्रतिशत (“क” वर्ग), १.५ प्रतिशत (“ख” वर्ग) र १ प्रतिशत (“ग” वर्ग) रकममध्ये एक तहिलाई रकम नेपाल सरकार, अर्थ मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष (यसपछि कोष भनिएको) को नाममा आफ्नै संस्थामा खोलिएको खातामा जम्मा गर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले उपर्युक्त उल्लिखित रकमभन्दा बढी रकम उक्त खातामा जम्मा गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन । कोषमा जम्मा भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कोषलाई प्रवाह गरिएको कर्जा मानिनेछ

र यसरी जम्मा गरिएको रकमलाई वपिन्न वर्गमा गणना गरिन्छ ।

(२) बैंक/वित्तीय संस्थाले उपबुँदा नं. १ अनुसार प्रवाह गरेको कर्जा जुनसुकै अवस्थामा कर्जा/सापटको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनको लागि असल कर्जामा समावेश गरिन्छ । यसरी बैंकले यस्ता कर्जाको लागि जोखिम भार प्रदान गर्दा Capital Adequacy Framework अन्तर्गत Claims on Government शीर्षकमा राख्न सक्ने र “ख” र “ग” वर्गका वित्तीय संस्थाले त्यस्ता कर्जा तथा जोखिम भार प्रदान गर्न सक्नेछ ।

(३) खाता खोल्ने, खाता सञ्चालन गर्ने र कर्जा सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी सहितको कागजात लडि “युवा तथा साना व्यवसायी स्वरोजगार कोष” को नाममा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ ।

(४) बैंक तथा वित्तीय संस्थाबाट कोषलाई प्रवाह गरिएको उपबुँदा नं. १ को रकम चुक्ता गर्ने दायित्व कोषको हुनेछ ।

(५) कोष र बैंक तथा वित्तीय संस्था बचिको सम्झौता अनुसूची १७.१ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ । यस प्रयोजनको लागि उक्त सम्झौता बाहेक अन्य कुनै कागजात आवश्यक पर्नेछैन ।

(६) बैंक तथा वित्तीय संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५ अन्तर्गत युवा तथा साना व्यवसायीहरुलाई परियोजना मात्र धर्ति लडि दुई लाखसम्मको कर्जा लगानी गरेमा त्यस्तो कर्जालाई वपिन्न वर्गमा गणना गरिन्छ । तर, उपबुँदा नं. १ मा उल्लेख भएको जम्मा गर्नुपर्ने रकममा कटौत गर्न पाइने छैन । यस्तो कर्जा प्रवाह गर्दा व्यवसायको उद्देश्य अनुसार कर्जा अवधि बढीमा पाँच वर्षसम्मको हुनेछ र बैंक तथा वित्तीय संस्थाको नियमानुसार तोकिएको कसितामा चुक्ता गर्नुपर्ने गरी सम्बन्धति बैंक तथा वित्तीय संस्थाले कसिता तोकनेछ र साँवा ब्याज भुक्तानीमा छुट अवधि (Grace Period) कोषले तोके अनुसार हुनेछ ।

(७) बैंक तथा वित्तीय संस्थाले उपबुँदा नं. ६ बमोजिमको कर्जा प्रदान गर्न युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट वार्षिक ७ प्रतिशत ब्याजमा पुनर्कर्जा लिन सक्नेछ ।

(८) कोषको सञ्चालन युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५, कर्जा तथा बीमा व्यवस्था सम्बन्धी निर्देशिका, २०६५ र यस बैंकबाट जारी यसै निर्देशनमा उल्लेख भए बमोजिम हुनेछ ।

(९) माथि जुनसुकै कुरा लेखिएको भएतापनि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था (“घ” वर्ग बाहेक) ले वपिन्न वर्गमा गणना हुने युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा जम्मा गर्नुपर्ने रकम अर्को परपित्रबाट सूचना जारी नभएसम्म मिति २०६९/११/२६ को परपित्र अनुसार २०६९ चैत्र मसान्तदेखि लागू हुने गरी रोकका उक्त कोषमा जम्मा गर्नु नपर्ने भए तापनि बैंक तथा वित्तीय संस्थाले यसै निर्देशनको बुँदा नं. १ अनुसारको दरले वपिन्न वर्गमा प्रवाह गर्नुपर्ने रकम पूर्ववत नै लगानी गर्नु पर्नेछ ।

9 Quarterly Reporting of Deprived-Sector Credit

Nepali authoritative text

वपिन्न वर्गमा प्रवाहति कर्जा सम्बन्धी ने.रा. बैंक निर्देशन फाराम नं. १७.१ अनुसारको त्रैमासिक विवरण यस बैंकको सम्बन्धति सुपरविक्षण विभागमा त्रैमास समाप्त भएको मितिले ७ दिनभित्र पेश गर्नु पर्नेछ ।

10 Credit Policy to State Deprived-Sector Arrangements

Nepali authoritative text

सम्बन्धति इजाजतपत्रप्राप्त संस्थाले वपिन्न वर्गमा प्रवाह गरि कर्जा सम्बन्धी नीतित एवम् प्रक्रियागत व्यवस्थालाई आफ्नो कर्जा नीतिलाई स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

11 Additional Loan-Loss Provision

Nepali authoritative text

अन्य निर्देशनमा जुनसुकै कुरा लेखिएको भएतापनि सामूहिक/व्यक्तिगत/संस्थागत जमानिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वपिन्न वर्गमा गणना हुने गरी प्रवाह गरिएको कर्जाको लागि अतिरिक्त बसि प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने छैन ।

12 Borrowed Amount Not to Be Deposited Elsewhere

Nepali authoritative text

वपिन्न वरगमा प्रवाह गर्ने गरी प्राप्त सापटी रकमलाई लक्षित वरगमा प्रवाह नगरी सो बापतको रकम ब्याज आर्जन हुने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न पाइने छैन । तर यस व्यवस्थाले “घ” वर्गका इजाजतपत्रप्राप्त संस्थाको हकमा कर्जा सीमा (Line of Credit) उपयोग गर्न बाधा पुर्‍याएको मानिने छैन ।

13 Wholesale Credit to Be Used Only for the Stated Purpose

Nepali authoritative text

माथि उल्लिखित बुँदा (१२) बमोजिमको थोक कर्जा प्रवाह गर्ने संस्थाले उद्देश्य बमोजिम सम्पूर्ण थोक कर्जा रकम प्रवाह गरे/नगरेको विवरण लई सोको प्रमाणीकरण गरी प्रत्येक आर्थिक वर्षको पुस र साउन मसान्तमा सम्बन्धित सुपरविक्षण विभागलाई जानकारी दनु पर्नेछ ।

14 Penalty

Nepali authoritative text

इजाजतपत्रप्राप्त संस्थाले वपिन्न वरगमा प्रवाह गर्नुपर्ने कर्जा सम्बन्धी निर्देशन बमोजिमको कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा न्यूनतम रुपमा पुर्‍याउनुपर्ने रकममा हुन आउने नपुग रकममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ बमोजिमको सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो गणना अवधिसम्ममा भारति औसत कर्जामा लने अधिकतम ब्याजदरले हुने रकम हर्जाना लगाइने छ । यसरी हर्जाना लगाउँदा त्यस्तो नपुग रकमकै त्रैमासिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जाना कायम गरिनेछ ।

तर अन्तमि ऋणदाता सम्बन्धी सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थाको हकमा सो कर्जा/सुविधा प्राप्त गरेको मिति देखि वपिन्न वरगमा कर्जा प्रवाह गर्नुपर्ने सीमाभन्दा नपुग्ने अवधिसम्म उपर्युक्त अन्तमि ऋणदाता सुविधा कायम रहेसम्म छुट प्रदान गरिने छ ।

यस बैंकबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख. बमोजिम समस्याग्रस्त घोषणा गरिएको वा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिमको कारवाहीमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त अवधिभर वपिन्न वरगमा प्रवाह गर्नुपर्ने कर्जा प्रवाह नगरेको कारणले लाग्ने हर्जानामा छुट प्रदान गरिने छ ।

15 Provisions Relating to Lending to Prescribed Sectors

Nepali authoritative text

(१) न्यूनतम कर्जा प्रवाह :

यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल कर्जा सापटको देहायबमोजिम तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्नेछ :

(क) २०८५ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा कृषिक्षेत्रमा प्रवाह गर्नु पर्नेछ :

२०८२ असार मसान्त — ११ प्रतिशत

२०८३ असार मसान्त — १२ प्रतिशत

२०८४ असार मसान्त — १३ प्रतिशत

२०८५ असार मसान्त — १५ प्रतिशत

(ख) २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नु पर्नेछ :

२०८१ असार मसान्त — ६.५ प्रतिशत

२०८२ असार मसान्त — ७ प्रतिशत

२०८३ असार मसान्त — ८ प्रतिशत

२०८४ असार मसान्त — १० प्रतिशत

(ग) २०८५ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नु पर्नेछ :

२०८२ असार मसान्त — ११ प्रतिशत

२०८३ असार मसान्त — १२ प्रतिशत

२०८४ असार मसान्त — १३ प्रतिशत

२०८५ असार मसान्त — १५ प्रतिशत

यस प्रयोजनका लागि देहायबमोजमि प्रवाह भएको कर्जालाई लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा गणना गर्न सकिनेछ :

(अ) रु. २ करोडसम्मका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएको विपन्न वर्ग कर्जा ।

(आ) हुलाकी राजमार्ग तथा मध्य-पहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योग र “खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४” बमोजमि खाद्य स्वच्छता स्तरीकरण सम्बन्धी Green Sticker लिएका होटल तथा रेस्टुरेन्टहुलाई प्रवाह भएको रु. ३ करोडसम्मको कर्जा ।

(इ) बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दानु पर्नेछ ।

(ई) कृषि क्षेत्रमा तोकिएको न्यूनतम प्रतक्षित कर्जा प्रवाह गरेका वाणिज्य बैंकले तोकिएको अन्य क्षेत्रमा तोकिएको प्रतक्षितबमोजमि कर्जा लगानी गर्न नसकेमा नपुग प्रतक्षित रकम तोकिएका क्षेत्रअन्तर्गतका क्षेत्रमध्ये आफूलाई विशेषता भएको क्षेत्रमा थप लगानी गरी खण्ड (क), (ख) र (ग) मा तोकिएको कुल प्रतक्षितमा गणना गर्न सक्नेछन् ।

(ड) कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा २०८५ असार मसान्तसम्ममा देहायबमोजमि “ख” वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतक्षित र “ग” वर्गका वित्तीय संस्थाले न्यूनतम १५ प्रतक्षित कर्जा प्रवाह गर्नु पर्नेछ :

२०८२ असार मसान्त — “ख” वर्ग १६ प्रतक्षित; “ग” वर्ग ११ प्रतक्षित

२०८३ असार मसान्त — “ख” वर्ग १७ प्रतक्षित; “ग” वर्ग १२ प्रतक्षित

२०८४ असार मसान्त — “ख” वर्ग १८ प्रतक्षित; “ग” वर्ग १३ प्रतक्षित

२०८५ असार मसान्त — “ख” वर्ग २० प्रतक्षित; “ग” वर्ग १५ प्रतक्षित

(२) उपबुँदा (१) अनुसार तोकिएका क्षेत्रमा प्रवाह भएको कर्जा सम्बन्धी व्यवस्थाको न्यूनतम सीमाको अनुपालना यकिन गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाले बक्यौता कर्जा (Outstanding Loan) लाई प्रवाहति कर्जाको रुपमा गणना गर्नु पर्नेछ ।

(३) बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहति कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरदि/बकिरी गर्न सक्नेछन् । सुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (Relationship Management) गर्ने गरी गरिएको खरदि/बकिरीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन । यसरी Repurchase Arrangement अनुसार कर्जा खरदि बकिरी गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरदिकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ । उक्त खरदि गरिएको कर्जा खरदि गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहति कर्जाको रुपमा गणना गर्नु पर्नेछ ।

(४) कृषि ऋणपत्रमा लगानी गरेको रकमलाई कृषि क्षेत्रमा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने कर्जामा गणना गर्न पाइने छ ।

(५) कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइनेछ ।

(६) ऊर्जा ऋणपत्रमा लगानी गरेको रकमलाई ऊर्जा क्षेत्रमा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने कर्जामा गणना गर्न पाइने छ ।

(७) ऊर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जा सम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइनेछ ।

(८) अनुगमन तथा हर्जाना :

(क) यस व्यवस्था अनुसार तोकिएको अवधिभित्र कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा न्यूनतम रुपमा पुर्याउनु पर्ने रकममा हुन आउने नपुग रकममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ बमोजमि सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो गणना अवधिमा कर्जामा लने अधिकतम ब्याजदरले हुने रकम हर्जाना लगाइनेछ । यसरी हर्जाना लगाउँदा त्यस्तो नपुग रकमको त्रैमासिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जाना कायम गरिनेछ ।

(ख) वाणिज्य बैंकका हकमा कृषि, ऊर्जा र लघु/साना/मझौला उद्यमका क्षेत्रमा तोकिएको प्रतक्षित नपुगेको प्रत्येक खण्डमा अलग-अलग हर्जाना गणना गरिनेछ ।

(ग) “ख” र “ग” वर्गका वित्तीय संस्थाको हकमा तोकिएको क्षेत्रमा तोकिएको प्रतक्षितको कर्जा प्रवाह नपुगेको खण्डमा नपुग रकममा हर्जाना गणना गरिनेछ ।

(घ) तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको जम्मा बक्यौता कर्जा तथा सापटको आधारमा २०८१ पुस मसान्तदेखि गणना शुरु गरी त्यसपछिको प्रत्येक त्रैमासमा गणना गर्ने ।

परिष्ठाकरण :

(१) “कृषि क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची ४ का उल्लिखित उद्योगका अतिरिक्त मल, कृषि सामग्री, सघाइसँग

सम्बन्धति उद्योग समेत हुनेछ ।

(२) “ऊर्जा क्षेत्र” भन्नाले नवीकरणीय ऊर्जा सम्बन्धी क्षेत्र तथा नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधन एवं चार्जिङ्ग स्टेशनलाई समेत जनाउनेछ ।

(३) “पर्यटन क्षेत्र” भन्नाले ट्रेकिङ, टुराभल एजेन्सी, पर्यटारोहण, रिसोर्ट, रयाफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, स्कडिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा; होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, बन्जी जम्प; मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रीएसन, चलचित्र; साहसिक पर्यटन; गल्फ कोर्स, पोलो, पानी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट, केबलकार; सांस्कृतिक, धार्मिक तथा खेलकुद पर्यटन; र काठमाडौं उपत्यका, वरिठनगर, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक सहरी यातायात सेवा सञ्चालन गर्ने संगठित संस्थालाई प्रवाहति कर्जा समेत जनाउनेछ ।

(४) लघु उद्यम, साना उद्योग, मझौला उद्योग तथा घरेलु उद्योग भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ ले परिभाषित सम्बन्धित उद्योग सम्झनु पर्दछ ।

16 Repeal and Saving

Nepali authoritative text

(१) यस बैकबाट इजाजतपत्रप्राप्त बैक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएका देहायका निर्देशनहरुलाई खारेज गरिएको छ:

एकीकृत निर्देशन, २०८१ को विपिन वर्ग तथा लोकतांत्रिक क्षेत्रमा प्रवाह गर्नु पर्ने कर्जा सम्बन्धी व्यवस्था इ.प्रा. निर्देशन नं. १७/०८१ बाट जारी गरिएको निर्देशन तथा सोपथ्यात मिति २०८२ माघ २ सम्म जारी भएका यसै विषयसँग सम्बन्धित सम्पूर्ण परिपत्रहरु ।

(२) उपबुँदा (१) बमोजिम खारेज गरिएका निर्देशन तथा परिपत्र बमोजिम भए गरेका काम कारवाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ ।

Schedules 17.1: Agreement between Bank/Financial Institution and the Fund

Source Image: image121.png

Source Page: 224

Clauses: 9

Human Review Required: True

Forms 17.1: Monthly Statement of Credit Investment in Agriculture, Hydropower/Energy, Tourism and Small and Medium Industries

Source Images

1. image122.png

2. image123.png

Source Pages

1. 225

2. 226

Human Review Required: True

Forms 17.2: Priority-Sector Credit Investment Statement

Source Image: image123.png

Source Page: 226

Human Review Required: True

Source and disclaimer

This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice. Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation. In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail. C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank.

Watermark: C.M. & Associates • Reference Copy • cma.com.np

C.M. & Associates • Reference Copy • cma.com.np